



स्थानीय राजपत्र
केरावारी गाउँपालिकाद्वारा प्रकाशित
खण्ड ५, संख्या ११, २७ कार्तिक २०७८

भाग-२

केरावारी गाउँपालिकाको सहकारी संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७८

स्वीकृत मिति : २०७८/०९/२७

स्थानीय सरकारको कार्यक्षेत्रमा पर्ने सहकारी संघसंस्थालाई एकीकरण गरी दोहोरो सदस्यता र कार्यक्षेत्रलाई एकीकृत गर्न सबल र सक्षम संघसंस्थाको निर्माण गर्न, संघसंस्थालाई पुँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन तथा संचालन खर्चमा कटौती

गर्दै सदस्यहरुलाई प्रदान गर्ने सेवाको परिमाण र गुणस्तरमा वृद्धि गरी संघसंस्थाहरुको दीगो विकास गर्न सहकारी संघसंस्थाहरु एक आपसमा एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बान्छनीय भएकोले केरावारी गाउँपालिकाको सहकारी संस्था सञ्चालन सम्बन्धी ऐन २०७५ को दफा ६५ बमोजिम केरावारी गाउँपालिकाले यो कार्यविधि स्वीकृत गरेको हो ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस कार्यविधिको नाम “केरावारी गाउँपालिकाको सहकारी संस्था एकीकरण कार्यविधि २०७८” रहेको छ ।

(२) यो कार्यविधि गाउँपालिकाले स्वीकृत गरेको मिति देखि लागू हुनेछ ।

२. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

क) “एकीकरण” भन्नाले दुई वा दुई भन्दा बढी संघसंस्थाहरु बीच एक आपसमा भएको सम्झौता बमोजिम एकीकरण हुने कार्य सम्झनु पर्छ र सो शब्दले दुई भन्दा बढी संघसंस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्य समेतलाई जनाउँछ ।

ख) “ऐन” भन्नाले “केरावारी गाउँपालिकाको सहकारी संस्था सञ्चालन ऐन २०७५” सम्झनुपर्छ ।

- ग) “कार्यदल” भन्नाले दफा ४ को उपदफा (१) को खण्ड
(ग) बमोजिमको कार्यदल सम्झनुपर्छ ।
- घ) “कार्यालय” भन्नाले केराबारी गाउँपालिका गाँउ
कार्यपालिकाको कार्यालय साथै कृषि तथा सहाकारी
शाखा लाई समेत सम्झनुपर्छ ।

परिच्छेद-२

योग्यता तथा प्रारम्भिक निवेदन सम्बन्धी व्यवस्था

३. एकीकरण गर्न सकिने संघसंस्थाहरु : (१) देहाय बमोजिमका
संघसंस्थाहरुलाई एकीकरण गर्न सकिनेछ ।
- क) एउटै कार्य क्षेत्र भित्र रहेका एक भन्दा बढी
सहाकारी संघसंस्थाहरु ।
- ख) फरक पालिका भए पनि कार्यक्षेत्र जोडिएका
संघसंस्थाहरु
- ग) एउटै विषय वा प्रकृति भएका वा फरक विषय वा
प्रकृतिका भए तापनि एकै स्थानमा रहेका र मुलतः
एकै विषयमा प्रतिस्पर्धा भएका संघसंस्थाहरु ।
४. एकीकरणको व्यवस्थापन: (१) संघसंस्थाहरु एकीकरण गर्दा
देहाय बमोजिमका विधिहरुको आधारमा गरिनेछ ।
- क) एकीकरण गरिने संघसंस्थाहरुको आवश्यकता
पहिचान गर्ने

ख) एकिकृत हुने संघसंस्थाहरूको शेयर सदस्य तथा सञ्चालक समिति, लेखा समिति र अन्य उप समितिका सबै सदस्य वा पदाधिकारी अथवा आवश्यकता अनुसारको उपस्थितिमा एकीकरण सम्बन्धी अन्तरक्रिया छलफल कार्यक्रमको संचालन गरी सहमति जुटाउने,

ग) उपर्युक्त अन्तरक्रिया छलफल पश्चात एकीकृत हुन चाहने संघसंस्थाहरूको सञ्चालक समितिको बैठकबाट एकीकरणको निमित्त शर्त र कार्यविधि तयार पार्न घटीमा ५ सदस्यीय संयुक्त कार्यदल निर्माण गर्ने

घ) कार्यदलले शर्त तथा कार्यविधिमा गहन बहस र छलफल पश्चात अनुसूची -१ बमोजिको शर्त तथा कार्यविधि तयार गरी बढीमा ७ दिन भित्र एकीकृत हुन चाहने संघसंस्थाहरूमा प्रस्तुत गर्ने

ड) कार्यदलले प्रस्तुत गरेको शर्त र कार्यविधिलाई एकिकृत हुन चाहने संघसंस्थाहरूको सञ्चालक समितिको बैठकबाट अन्तिम रूप प्रदान गरी साधारण सभाबाट पारीत गर्ने

च) एकीकरण हुने संघसंस्थाहरूले सम्बन्धित पालिका, प्रदेश, सहकारी रजिष्ट्रार कार्यालय र छाता संघ संग आवश्यक राय, सुझाव र सहमति प्राप्त गर्ने ।

५. योग्यता : एकै प्रकृति वा विषयका संस्थाहरूसँग एकीकरण गर्न सकिनेछ । तर एकै कार्यक्षेत्रमा विभिन्न विषय र प्रकृतिका संघसंस्थाहरू रहेको भएमा फरक विषय वा प्रकृति भए तापनि कार्यालयले विषय मिल्ने क्षेत्रमा कारोबार गर्ने गरी एकीकरण प्रदान गर्न सक्नेछ ।

६. पूर्व स्वीकृति लिनु पर्ने : १) दफा ५ बमोजिमको योग्यता भएका दुई वा दुई भन्दा बढी संस्थाले एक आपसमा एकीकरण हुन चाहेमा एकीकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजना सहित आआफ्नो संचालक समितिबाट प्रस्ताव पारित गरी पूर्व स्वीकृतिका लागि कार्यालयमा निवेदन दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भए पछि कार्यालयको माग बमोजिम संघसंस्थाहरू एकीकरण गर्न योग्य देखिए एकीकरणको कार्य अगाडि बढाउन स्वीकृति दिनु पर्नेछ ।

तर ऐन प्रारम्भ भएपछि यस कार्यविधिको लागू हुनुपूर्व एकीकरण प्रकृया सुरु गरिसकेका संस्थाहरूको हकमा एक पटकको लागि पूर्व स्वीकृति नलिएको भएता पनि

संघसंस्थालाई एकीकरण गर्ने गरी स्वीकृति दिन यस उपदफाले बाधा पुऱ्याएको मानिने छैन ।

परिच्छेद-३

सम्पत्ति तथा दायित्व, सम्झौता तथा अन्तिम स्वीकृति सम्बन्धी व्यवस्था

७. सम्पत्ति तथा दायित्वको मूल्याङ्कन सम्बन्धी व्यवस्था : १)
- कार्यालयबाट पूर्व स्वीकर्ति लिएपछि एकीकरण हुन चाहने संघसंस्थाले आ-आफ्नो सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो मूल्याङ्कन गराउनु पर्ने अवस्था भए मुल्यांकनकर्ता नियुक्ति गरी सम्पत्ति र दायित्वको मुल्यांकन गराउनु पर्नेछ ।
- २) मूल्यांकनकर्ताले पेश गर्ने प्रतिवेदनमा संघसंस्थाको देहाय बमोजिमका विषयहरूमा किटानीका साथ राय पेश गर्नु पर्ने छ र एकीकरण कार्यबाट उक्त विषयमा पर्ने प्रभावको विस्तृत विश्लेषण समेत गरेको हुनुपर्नेछ ।

क) कर्जा वर्गीकरण

ख) कर्जा नोक्सानी व्यवस्थाको पर्याप्तता

ग) प्रचलित कानून तथा नियमनको पालना स्थिति

घ) तरलता विवरण

ङ) जनशक्ति व्यवस्थापन र

च) अन्य आवश्यक विषयहरू ।

८. एकीकरणको साधारण सभामा प्रस्तुत गरिने विषयहरू :

१) संघसंस्था एकिकरण कार्यको लागि साधारण सभामा निम्न विषयहरू पेश गरी पारीत गराउनु पर्नेछ ।

क) अनुसूची — १ बमोजिमको ढाँचामा प्रस्तुत गरिएको शर्त तथा कार्यविधि सम्बन्धी विवरण

ख) एकीकृत हुने अधिल्लो दिन सम्मको वासलात

ग) आन्तरिक लेखा परीक्षण प्रतिवेदन

घ) साधारण सभाबाट एकीकरणको स्वीकृती लिने कार्यका लागि अधिकार प्रत्यायोजन गरी प्रतिनिधि तोक्ने कार्य

ङ) एकीकरण पछि कुनै विवाद भए विवाद समाधान गर्न एकीकृत हुन आउने संघसंस्थाबाट बढीमा ५ जनाको विवाद समाधान समिति गठन गर्ने

च) एकीकृत संघसंस्थाहरूको सम्पत्ति (स्थायी भए) नियमानुसार नामसारी सम्बन्धी विषय

छ) संघसंस्थाहरूको ऋण लगानी, ऋण असुली र भुक्तानी बचत तथा ऋणको व्याजदर सदस्यताको क्रम संख्या शेयर प्रमाण पत्र लिने कर्मचारी व्यवस्थापन कारोवार स्थगन जस्ता विषयहरूमा कुनै छुट्टै व्यवस्था गर्नु पर्ने भए सो समेत निर्णय गर्ने ।

९. सम्झौता सम्बन्धी व्यवस्था : १. कार्यालयबाट एकीकरण कार्य अगाडि बढाउन दफा ६(१) बमोजिम पूर्वस्वीकृती प्राप्त गरेका वा दफा ६(२) बमोजिमका संघसंस्थाले देहायका कुराहरु खुल्ने गरी एक आपसमा सम्झौता सम्पन्न गर्नु पर्नेछ ।

क) एकीकरण हुने संस्थाको एकीकरण भए पछि रहने नाम, ठेगाना र संयुक्त कार्यक्षेत्र तथा सदस्यता प्रतिवेदन

ख) सदस्यहरुको हक हित संरक्षण गर्ने व्यवस्था

ग) संघसंस्थाको सम्पत्तिको मूल्यांकन सम्पत्ति र दायित्वको मिलान पद्धति

घ) एकीकरण गर्न लाग्ने अनुमानित समयावधि

ङ) संघसंस्थाको विनियमावली कार्य संचालन सम्बन्धी नियमावलीहरु बचत तथा ऋण नीति र निर्देशिका संघसंस्थाको रुपमा परिणत हुने वा एकीकरण हुने संघसंस्थाको नामः

च) एकीकरण भएपछिको पूँजी संरचना तथा स्वामित्व संरचना

छ) एकीकरण भएपछिको संघसंस्थामा जनशक्ति व्यवस्थापन योजना तथा कर्मचारी व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था

- ज) प्रचलित सहकारी कानूनको पालनाको लागि पूरा गर्नुपर्ने विषय र स्वीकृति प्रक्रिया
- झ) संस्थागत पुनर्संरचना एक आपसमा सदस्यता सेवा केन्द्रहरूको मिलान तथा सञ्चालन व्यवस्था
- ञ) अन्य प्रचलित कानून र सो को पालना भएको घोषणा
- ट) कार्यालयले तोकेको अन्य आवश्यक विषयहरू

१०. एकीकरणको लागि निवेदन दिने: १) दफा ६(१) बमोजिम पूर्व स्वीकृती प्राप्त गरेका वा दफा ६(२) बमोजिमको पूर्वस्वीकृति प्राप्त नगरेका सघसंस्थाले ऐनको दफा ७२ को प्रक्रिया पूरा गरी एक आपसमा एकीकरण हुन चाहेमा एकीकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजना सहित विद्यमान पूँजी संरचना अनुसार आ आफ्नो साधारण सभाबाट प्रस्ताव पारित गरी सो सम्बन्धी कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नु पर्नेछ ।

१) उपदफा (१) पारित एकीकरण प्रस्तावका आधारमा दुवै संचालक निर्णय सहित संयुक्त रूपमा केन्द्रीय संघ भए सहकारी विभागमा र विषयगत र प्रारम्भिक संस्था भए पालिका तथा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा अनुसूची -२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

११. कार्यालयले अपनाउनु पर्ने कार्यविधि : १) एकीकरणको लागि निवेदन पेश भएपछि कार्यालयले देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।

- क) एकीकरण हुने संघसंस्थाहरूको साधारण सभाको कूल कायम रहेको सदस्य संख्याको बहुमतबाट नियमानुसारको प्रस्ताव पारित भए वा नभएको हेर्ने
- ख) कार्यालयले एकीकरण सम्बन्धी १५ दिने सूचना तयार गरी एक जिल्ला भन्दा बढी कार्यक्षेत्र भएमा राष्ट्रिय तथा स्थानीय स्तरको पत्रिकामा र अन्यमा कुनै एकमा कम्तिमा एक पटक प्रकाशन गर्ने गराउने स्थानीय एफ.एम. रेडियोहरूबाट प्रसारण गराउने कार्यालय जिल्ला सहकारी संघ लिमिटेड विषयगत जिल्ला सहकारी संघ लिमिटेड र सम्बन्धित संस्थाको सूचनापाटीमा टाँस गरी गुनासो उजुरी माग गर्ने
- ग) सूचनाको अवधि भित्र गुनासो वा उजुरी परे नपरेको र परेको भए कस्तो विषयको उजुरी हो सोको अध्ययन गर्ने
- घ) सरोकारवालाको गम्भीर प्रकृतिको उजुरी वा गुनासो पाइएमा त्यसको सच्याई पत्ता लगाउने र नपरेमा सम्बन्धित कार्यालयबाट खुलाउनु पर्ने विषयहरू खुलाएर एकीकरण सम्बन्धी निर्णय लिने

- ड) एकीकरण कार्य सम्पन्न भएको सूचना पत्र पत्रिकामा प्रकाशित गर्न लगाउने
- च) संस्था एकीकरण गरे पछि मुल संस्थाको दर्ता कायम राखी अन्य संस्थाको लगत कट्टा गर्ने र सो को जानकारी जिल्ला सहकारी संघ विषयगत संघ र मन्त्रालयमा पठाउने
- छ) अन्तिम स्वीकृति सम्बन्धी व्यवस्था:१) एकीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पूर्वस्वीकृती पाएका संघसंस्थाले दफा ७ बमोजिमको मुल्यांकन प्रतिवेदन र दफा ९ बमोजिमको सम्झौतापत्र सहित अन्तिम स्वीकृतिको निमित्त स्थानीय तहमा संयुक्त रुपमा देहायका थप कागजात संलग्न गरी निवेदन दिनुपर्नेछ ।
- क) एकीकरण हुने संघसंस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखिरीक्षण भएको लेखापरीक्षकको प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन
- ख) एकीकरण गर्ने सम्बन्धमा कुनै समझदारी पत्र भए त्यस्तो समझदारी पत्र र एकीकरण समिति गठनको निर्णय

- ग) एकीकरण हुने संस्थाको चल अचल सम्पति तथा दायित्वको पछिल्लो यथार्थ विवरणको मूल्यांकनको लागि नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदन
- घ) एकीकरण हुने संघसंस्थाको नाम ठेगाना
- ङ) एकीकरण सम्बन्धमा स्वीकृत भएको अन्तिम कार्य योजना
- च) कार्यालयले तोकेका अन्य कागजात तथा विवरण
- छ) एकीकृत हुन आउने संस्थाहरूले अनुसूची-२ बमोजिमको संयुक्त आवेदन
- ज) एकीकरणको निर्णयहरूको प्रमाणित प्रतिलिपि
- झ) अनुसूची-१ बमोजिमको एकीकरणको शर्त र कार्यविधि
- ञ) एकीकरण हुने संघसंस्थाहरूको छुट्टा छुट्टै र संयुक्त वासलात
- ट) कार्यालयको स्वीकृतिमा स्थानीय पत्र पत्रिकामा संस्था एकीकरणमा जान

लागेको कुराको सार्वजनिक सूचना जारी गरेको सूचना

ठ) उक्त सूचना प्रकाशित भएपछि एकीकरण सम्पन्न नभए सम्म कुनै आर्थिक कारोबार नगर्ने एकीकरणका लागि कार्यालयमा पत्राचार गर्दा हुन चाहने संघसंस्थाहरुको अघिल्लो वर्षको साधारण सभाद्वारा अनुमोदित लेखा परीक्षण प्रतिवेदन तथा चालु वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन समेत संलग्न राख्नु पर्ने

ड) एकीकृत संघसंस्थाको विनियममा एकीकृत संघसंस्थाको नामबाट भए गरेका काम कारवाही यस विनियम कमोजिम भए गरेको मानिनेछ भन्ने प्रावधान पनि समावेश गर्ने यसका लागि विनियम संसोधन प्रस्ताव पारित गराउने ।

ढ) सम्पूर्ण कागज पत्रहरु एकीकृत हुन चाहने संघसंस्थाका अध्यक्षहरुबाट प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

२. उपदफा (१) बमोजिमको निवेदन उपर कार्यालयले कारबाही गर्दा थप विवरण तथा कागजात आवश्यक भएमा सो निर्णय गर्नु अघि निवेदक संघसंस्थालाई लिखित सूचना दिई सात दिन भित्र थप जानकारी वा कागजात पेश समय भित्र त्यस्तो थप जानकारी वा कागजात उपलब्ध गराउनु पर्नेछ ।
३. उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले उक्त निवेदन सो सँग संलग्न कागजात विवरण उपर जानकारी सम्बन्धित संघसंस्थालाई दिइनेछ ।
४. यस कार्यविधि बमोजिम माग गरिएको थप जानकारी वा कागजात संघसंस्था वा सोका अख्तियारवाला व्यक्तिले तोकेको समयावधि भित्र उपलब्ध नगराएमा एकीकरणको लागि निवेदकले दिएको निवेदन फिर्ता लिएको मानिनेछ र सो उपर कुनै कारबाही गरिने छैन । तर पुन दिएको निवेदन उपर कारबाही गर्न भने यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।

परिच्छेद — ४

विविध

१२. एकीकरण सम्बन्धी अन्य व्यवस्था (१) संघसंस्था एक आपसमा एकीकरण गर्दा आवश्यकता अनुसार देहाय बमोजिमको छुट प्रदान गर्न सकिनेछ ।

क) दुई वा दुई भन्दा बढी एकै प्रकृतिका सहकारी संस्थाहरू एकीकरण गर्न चाहने संस्थाहरूले साविकमा स्वीकृति पाई कारोबार गरिरहेको कार्यक्षेत्र जडिएको भएमा कार्य क्षेत्र पुननिर्धारण गरेर मात्र सो प्रतिवेदनमा उल्लेख भए बमोजिम कार्यक्षेत्र प्रदान गर्न सकिनेछ ।

ख) एकीकरण गर्दा खण्ड एकीकरण हुने भएमा त्यस्ता संस्थाहरूलाई सो संस्थाले चाहेको विषय वा प्रकृति राख्न स्वीकृती प्रदान गर्न सकिनेछ ।

ग) फरक विषयका संस्थाहरू एकीकरण हुने भएमा त्यस्ता संस्थाहरूलाई सो संस्थाले चाहेको विषय वा प्रकृति राख्न स्वीकृती प्रदान गर्न सकिनेछ ।

१३. एकीकरण पश्चात गर्नु पर्ने कुराहरू: (१) एकीकृत भएका संघसंस्थाले एकीकरण पश्चात देहाय बमोजिमका कार्यहरू गर्नु पर्नेछ ।

- क) एकीकरणमा सामेल भएका संघसंस्थाहरू संस्थाको मूल कार्यालय भन्दा टाढा भए सदस्यता सेवा केन्द्र खोल्ने स्वीकृति लिइ कार्यहरूलाई निरन्तरता दिने
 - ख) कर्मचारीको जिम्मेवारी बाडँफाड र संचालक लेखा समितिको जिम्मेवारिको बाडँफाडमा विशेष ध्यान दिने
 - ग) एकीकरण पछि संचालक र लेखा समितिको निर्वाचन गर्नु पर्ने भए विशेष साधारण सभा बोलाइ निर्वाचन गर्नु पर्नेछ ।
१४. एकीकरणमा सहजीकरण गर्न सकिने : (१) देहायको अवस्थामा संघसंस्थाबाट एकीकरण गर्न अनुरोध भै आएमा कार्यालयले एकीकरण प्रकृत्यामा सहजीकरण गर्न सक्नेछ ।
- क) एकै स्थानमा एकै विषयका धेरै संस्थाहरू संचालन भएको ।
 - ख) एकै विषय र प्रकृति मिल्ने खालका संघहरू दर्ता भइ संचालनमा रहेका ।
 - ग) दुई वा दुई भन्दा बढी संघसंस्थाहरू एक आपसमा एकीकरण गर्दा सहकारी अभियानलाई सहयोग पुग्ने देखिएको ।

१५. विविध : (१) एकीकरण हुने संघसंस्थाको सम्पत्ति तथा दायित्वको विवरण प्राप्त गरेपछि सो सम्पत्ति तथा दायित्वको हिसाब किताब दुरुस्त राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

२) कार्यालयले संघसंस्था एक आपसमा एकीकरण गर्न अन्तिम स्वीकृति दिएपछि एकीकरण कार्य तोकिएको समयमा कार्यान्वयन नगरेको पाइएमा एकीकरण स्वीकृति बदर गरी कारबाही गर्न सक्नेछ ।

१६. बाधा अड्काउ फुकाउने : यस कार्यविधि बमोजिम कार्य सम्पादन गर्दा बाधा अड्काउ परेमा गापाले निर्णय गरि त्यस्तो बाधा अड्चन फुकाउन सक्नेछ ।

१७. संशोधन परिमार्जन : केरावारी गाउँ कार्यपालिकाले आवश्यकता अनुसार कार्यविधिमा संशोधन परिमार्जन गर्न सक्नेछ ।

अनुसूची १

(दफा ४ को उपदफा (१) को खण्ड (घ) दफा ८ को उपदफा (१) को खण्ड (क) र दफा १२ को उपदफा (१) को खण्ड (झ) संग सम्बन्धित)

एकीकरणका शर्त तथा कार्यविधि ढाँचा फारम ।

स्थानीय सहकारी संस्था संचालन ऐन नियम तथा संघसंस्थाको विनियममा भएको व्यवस्था अनुसार सहकारी संघ / संस्था लि. र सहकारी संघ / संस्था लि. को एकीकरण गर्दा शर्त र कार्यविधि खोली एकीकरण प्रकृयालाई अघि बढाउनु पर्ने भएकाले निम्नलिखित शर्त र कार्यविधिका अधिनमा रही एकीकरण कार्य सम्पन्न गर्ने यस साधारण सभाले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय तह केराबारी गाउँपालिकामा अनुरोध गर्ने समेत निर्णय गरियो

।

क्र.स.	विषय	एकीकरण शर्त	एकीकरणको कार्यविधि	कैफियत
१.	नाम	 संघ / संस्था लि. (दर्ता नं. डि.स.का)	दुवै संघ / संस्थाको साधारण सभाबाट पारित गराई कार्यालय	

		संस्था रहेकोमा दुवैलाई एकीकृत गरी एउटै नामबाट संस्थाको संचालन गर्ने । दुवै संघ / संस्था लाई सहकारी संघ / संस्था लि. कायम गर्ने	बाट एकीकरणको स्वीकृत लिई संस्था को नामबाट संचालन गर्ने ।	
२.	कार्यालय	दुवै संघ / संस्थाको कार्यालय एउटै बनाउने	 संघ / संस्थाको कार्यालय भवनबाट कार्य संचालन गर्ने ।	
३	कार्यक्षेत्र	दुवै संघ / संस्थाको कार्यक्षेत्र एकीकृत रुपमा रहने र	एकीकृत हुने संघ / संस्थाका कार्यक्षेत्र गापा /नपा /वडा भएकोले	

		कार्यक्षेत्रमा आफ्नो सदस्यहरुलाई सेवा प्रदान गर्ने ।	कार्यक्षेत्र पुननिर्धारण पछि कायम हुने कार्यक्षेत्र समेतको स्वीकृती लिई सेवा प्रदान गर्ने ।	
४	विनियम	दुवै संघ/ संस्था एकीकृत भएपछि एउटा मात्र संघ/संस्थाको विनियम स्वीकार गरिने	 सहकारी संघ / संस्थाको विनियम स्वीकार गरी सोही विनियम अनुसार संचालन गर्ने ।	
५	शेयररकम	दुवै संघ / संस्थाको शेयर रकम एकीकृत गर्ने । यस वर्षको एकीकृत हुन आउने रकम पनि संयुक्त रुपमा समावेश गरिने ।	सबै संघ संस्थाको पछिल्लो लेखा परीक्षण प्रतिवेदन अनुसारको शेयर रकम जम्मा गरि संस्थामा समावेश गर्ने । १. सहकारी	

			संस्थाको शेयर पुँजी रु २. सहकारी संस्थाको शेयर पुँजी रु ३. सहकारी संस्थाको शेयर पुँजी रु जम्मा शेयर पुँजी रु	
६	संघ संस्थाका कोषहरु	 र कोषको रकम एकीकृत गरी समावेश गर्ने ।	वितरण गर्न मिल्ने कोषहरु सम्बन्धित संघ/संस्थाका सदस्यहरुलाई वितरण गर्ने,	

		वितरण गर्न मिल्ने कोषहरु सदस्यहरुलाई वितरण गर्न नमिल्ने कोषहरु यथावत राखि एकीकृत गर्ने । यसरी एकीकृत गरेपछि नियमानुसार कोषको उपयोग गर्ने ।	कर्मचारीलाई वितरण गर्ने कोष पनि वितरण गर्ने र बाँकी कोषहरु नियमानुसार उपयोग गर्ने वितरण गर्न मिल्ने कोषहरुको विवरण कोषको नाम सहकारी संघ / संस्था जम्मा १. शेयर लाभांश २. सुरक्षण पुँजि फिर्ता ३. कर्मचारी बोनस जम्मा :	
--	--	---	---	--

			एकीकृत गरी कोषमा राख्ने कोषहरू कोषको नाम : जम्मा १. जगेडा कोष २. सहकारी शिक्षा ३. घाटा पुर्ति ४. डुवन्त ऋण कोष ५. सहकारी विकास कोष ६. कर्मचारी संचयकोष ७. कर्मचारी बोनस कोष ८. सामुदायीक विकास कोष ९. स्थिरीकरण कोष	
--	--	--	---	--

			जम्मा :	
७	दायित्व	 रचुक्ता पर्ने दायित्व एकीकरण पश्चात नै चुक्ता गर्ने अथवा दायित्व वहनको जिम्मेवारी रहने ।	 संघ / संस्थाको र संघ / संस्थाको दायित्व एकीकृत गरी बाट फर्छौट गर्ने ।	
८	लगानी हिसाब	 र छाता संघहरूमा रहेको लगानी हिसाब उकीकृत गरी को	निम्न लगानी हिसाब एकिकृत गरी को नाममा कायम गर्ने । फिर्ता गर्न मिल्ने रकम फिर्ता लिई	

		नाममा कायम गर्ने । संघ/संस्थाको लगानी रकम सम्बन्धित छाता संघबाट फिर्ता लिइ आम्दानी बाँधने ।	 नाममा आम्दानी बाँधने र सो कार्यका लागि छाता संघहरुबाट पत्राचार गर्ने । लगानी भएको संघ/संस्था	
९	ऋण लगानी	 र आफ्ना सदस्यहरुलाई लगानी गरेको रकम एकीकृत गरी मा समावेश गर्ने ।	 र एकीकृत भएपछि ऋणी सदस्यहरुले नाममा उक्त ऋण सार्ने व्यवस्था गेन । यसका लागि मसान्त सम्म समय दिने व्याज मात्र बुझाएर ऋणी	

			सदस्यहरुको ऋण बाट उपलब्ध गराउने व्यवस्था मिलाउने ।	
१०	बचत हिसाब	 र सबै खालका बचतहरु एकीकृत रुपमा समावेश गर्ने ।	 रद्वारा संचालित बचत कार्यक्रमहरुसंस्था शेयर सदस्यहरुको नाममा समावेश गरी राख्ने ।	
११	सदस्यता	 र दुवै संस्थाका सदस्यहरुलाई एकीकृत संस्थामा समावेश गर्ने ।	 र शेयर सदस्यहरुको सदस्यता एकीकृत संस्थामा कायम गर्दा प्रवेश मितिको आधारमा	

			सदस्यता कायम गर्ने ।	
१२	नीतिहरू	संघ / संस्था संचालन नीति लागु गर्ने सन्दर्भमा र भएका एकै किसिमका नीतिहरू भए का नीतिहरू लागु गर्ने र नभएका नीतिहरूका सन्दर्भमा भन्ने नीतिहरूलाई नै	हाल रहेका निम्न नीतिहरू कायम राखी संघ संघ / संस्था संचालन गर्ने ।	

		एकीकृत संघ/संस्थाको नीतिका रूपमा लागु गर्ने ।		
१३	बैंकखाता र नगद जिम्मेवारी	 बैंक कारोबार हस्तान्तरण गर्ने नगद पनि संघ /संस्थाको नीतिका रूपमा लागु गर्ने ।	 बैंक र नगद हस्तान्तरण गरी एकीकृत रूपमा राखी उपयोग गर्ने ।	
१४	संस्था संचालन प्रक्रिया	 दुवै संस्थाका वर्तमान संचालक लेखा तगा सल्लाहकार समिति एवं उपसमितिहरू मलाएर विनयममा व्यवस्था भए	दुवै संस्थाका संचालकहरूबाट संचालक समिति लेखासमिति तथा अन्य समिति उपसमिति बाँकी अवधी सम्मका लागि गठन गरी कार्य गर्ने ।	

		बमोजिम बाँकी अवधि सम्मका लागि कायम गर्ने ।		
१५	लिनु दिनु पर्ने बाँकी ऋण तथा सम्पत्ति	दुवै संघ / संस्थाको एकीकरण गरी संयुक्त रूपमा राख्ने ।	दुवै संघ / संस्थाले बुझाउनुपर्ने बाँकी ऋण संयुक्त रूपमा नाममा स्थानान्तरण गरी बुझाउने लिनु पर्ने भए पनि यही केय विधि अपनाइ असुल उपर गर्ने ।	

१६	केन्द्रिय /जिल्ला / विषयगत सं को प्रतिनिधि	 बाट प्रतिनिधित्व गर्ने केन्द्रिय र जिल्ला / विषयगत संघको प्रतिनिधि एकीकृतसंघ / संस्थाको तर्फबाट पनि निरन्तरता दिने र का केन्द्रिय प्रतिनिधिलाई भने फिर्ता गर्ने ।	 केन्द्रीय प्रतिनिधि संयुक्त भएको दुवै संघ/संस्थाको प्रतिनिधीका रूपमा एकीकृत प्रतिनिधि फेरबदल गर्ने ।	
१७	कर्मचारी	दुवै संघ / संस्थाका कर्मचारीहरुलाई यथावत कामकाज लगाउने ।	 नियुक्त कर्मचारीहरु र नियुक्त कर्मचारीहरुलाई एकीकृत रूपमानै यथावत	

			कामकाज लगाउने ।	
१८	पान नं	 पान स्वीकार गर्ने र पानलाई रद्द गर्ने त्यसका लागि सम्बन्धित निकायमा जानकारी गराउने ।	 सहकारी संस्थाको आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको पान लाई प्रयोग गर्ने ।	
१९	नगदी र ढुकुटीको बीमा गर्ने	एकीकृत संघ / संस्था को नगदी र ढुकुटी (सेफ) को विमा गराई संचालन गर्ने ।	उपर्युक्त विमा कम्पनी सँग आवश्यक सम्झौता गरी नगदी र ढुकुटी बीमा गर्ने व्यवस्था मिलाउने ।	

२०	एकीकरण पछि विवाद सम्बन्धी	एकीकरण पश्चात कुनै विषयमा विवाद उठेमा विवाद मिलाउन तिन सदस्यीय समिति निर्माण गर्ने र विवादको टुङ्गो लगाउने ।	विवाद समाधान समितिमा र निम्न सदस्यहरुलाई जिम्मेवारी दिने र समितिले गरेको निर्णय संचालक समितिले अनुमोदन गरे पछि लागू हुने गरी निर्णय गर्ने । १. संयोजक २. सदस्य सदस्य
२१	विनियम मा संशोधन र परिमार्जन	 सहकारी संस्थाको विनियम हालको अवस्थामा कतिपय	विनियम संशोधन र परिमार्जन गर्दा निम्न समिति निर्माण गरी जिम्मेवारी दिने ।

खण्ड ५, संख्या ११, २७ कार्तिक २०७८

गर्ने समिति	विषयहरु थपघट परिमार्जन गरी समयानुकूल बनाउनु पर्ने भएकाले व्यापक अध्ययन परिमार्जन गर्न लिन सदस्यीय समितिलाई जिम्मा दिने ।	१. संयोजक २. सदस्य ३. सदस्य	
----------------	---	--	--

दस्तखत
..... संघ संस्था लि
संस्थाको छाप

दस्तखत
..... संघ संस्था लि
संस्थाको छाप

अनुसूची — २

(दफा १० को उपदफा (२) र दफा १२ को उपदफा (१)
को खण्ड (छ) संग सम्बन्धित)

श्रीमान प्रमुख ज्यू
केराबारी गाउँपालिका
मार्फत कृषि तथा सहकारी शाखा
केराबारी मोरङ

विषय : एकीकरण गर्न स्वीकृति पाउँ ।

महोदय,

केराबारी गाउँपालिका सहकारी संस्था सञ्चालन ऐन २०७५
बमोजिम संचालन भइ आएका तपशिल बमोजिमका संघ/संस्था
एकीकरण गर्न सम्पूर्ण प्रक्रिया पूरा भएकोले एकीकरणका लागि
तोकिएका आवश्यक कागजत सहित यो निवेदन पेश गरेका
छौं । अतः उपरोक्त आवश्यक कागजत थान संलग्न
छन् ।

भवदीय,

.....	
(संस्थाको तर्फबाट आधिकारिक व्यक्ति)	(संस्थाको तर्फबाट आधिकारिक व्यक्ति)
नाम :	नाम :
पद :	पद :
संस्थाको नाम :	संस्थाको नाम :
ठेगाना :	ठेगाना :
टेलिफोन :	टेलिफोन :
फ्याक्स :	फ्याक्स :
इमेल ठेगाना :	इमेल ठेगाना :
मिति :	मिति :
संस्थाको छाप :	संस्थाको छाप :

आजाले,
होम प्रसाद पौडेल
प्रमुख प्रशासकीय अधिकृत